



SWABALAMBAN LAGHUBITTA BITTIYA SANSTHA LTD.

Central Office, Kathmandu

UNAUDITED FINANCIAL RESULTS

As at 1st Quarter (2076/06/30) of Fiscal Year 2076/77

Figs. In NPR ('000)

S.No.	Particulars	This Quarter Ending (Asoj end 2076)	Previous Quarter Ending (Asadh end 2076)	Corresponding Previous Year Quarter ending (Asoj end 2075)
1	Total Capital and Liabilities	17,551,257	16,180,342	12,740,992
1.1	Paid Up Capital	628,888	628,888	503,111
1.2	Reserve and Surplus	1,361,127	1,125,004	1,008,272
1.3	Debenture and Bond	-	-	-
1.4	Borrowings	6,517,470	5,803,337	4,167,511
1.5	Deposit (a+b)	7,995,846	7,490,475	6,150,243
	a. Domestic Currency	7,995,846	7,490,475	6,150,243
	b. Foreign Currency	-	-	-
1.6	Income Tax Liability	-	-	-
1.7	Other Liabilities	1,047,926	1,132,637	911,856
2	Total Assets (2.1 to 2.7)	17,551,257	16,180,342	12,740,992
2.1	Cash and Bank Balance	131,011	137,004	75,263
2.2	Money at Call and Short Notice	811,106	454,937	654,894
2.3	Investments	902,476	455,996	564,423
2.4	Loans and Advances	15,045,829	14,400,760	10,889,186
2.5	Fixed Assets	45,004	42,669	47,017
2.6	Non Banking Assets.	-	-	-
2.7	Other Assets	615,831	688,977	510,210
3	Profit & Loss Account	Upto This Quarter	Upto Previous Quarter	Upto Corresponding Previous Year Quarter
3.1	Interest Income	659,735	2,103,952	472,023
3.2	Interest Expense	339,063	1,038,291	226,647
A.	Net Interest Income (3.1-3.2)	320,672	1,065,661	245,377
3.3	Fees, Commission and Discount	3,241	10,336	1,159
3.4	Other Operating Income	83,930	288,774	55,435
3.5	Foreign Exchange Gain/Loss(Net)	-	-	-
B.	Total Operating Income	407,842	1,364,771	301,971
3.6	Staff Expenses	161,166	539,447	130,144
3.7	Other Operating Expenses	32,414	113,153	24,410
C.	Profit Before Provision	214,262	712,171	147,417
3.8	Provision for Possible Losses	20,543	49,235	12,851
D.	Operating Profit (C-3.8)	193,719	662,936	134,566
3.9	Non Operating Income/Expenses (Net)	-	-	-
3.10	Write Back of Provision for Possible Loss	-	977	-
E.	Profit from Regular Activities	193,719	663,913	134,566
3.11	Extra-ordinary Income/Expenses (Net)	-	88	40
F.	Profit before Bonus and Taxes	193,719	664,001	134,606
3.12	Provision for Staff Bonus	19,372	60,364	12,237
3.13	Provision for Tax	52,304	181,091	36,711
G.	Net Profit/Loss (F-3.12-3.13)	122,043	422,546	85,658
4	Ratios	At the end of This Quarter	At the end of Previous Quarter	At the end of Corresponding previous year quarter
4.1	Capital Fund to RWA	10.71%	10.80%	11.91%
4.2	Non Performing Loan (NPL) to Total loan	0.91%	0.77%	1.02%
4.3	Total Loan Loss Provision to NPL	177.46%	199.81%	165.55%
4.4	Cost of Fund	9.93%	9.44%	9.04%
4.5	Credit to Deposit Ratio (Calculated as per NRB Directives)	191.26%	195.24%	180.09%

Note : The above financial performance & position are subject to change from supervisory authority and Statutory Auditor.

Interest Rate			
Savings	8%-10%	Loan and Advance	12%-18%

**धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची - १४ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित)
आ.व. २०७६/७७ को प्रथम त्रैमासिक वितरण**

१. वित्तीय विवरण :

(क) वित्तीय संस्थाको प्रथम त्रैमासिक अवधिसम्मको बासलात तथा नाफा नोक्सान हिसाब सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

(ख) प्रमुख वित्तीय अनुपातहरु:

प्रति सेयर आम्दानी	(मूल्य आम्दानी अनुपात) P/E ratio	प्रति सेयर नेटवर्थ	प्रति सेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
७७.६२	११.७९	३१६.४३	२७९१	१०%

२. व्यवस्थापकीय विश्लेषण :

(क) यस त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण : कारोबारको वृद्धिसँगै वित्तीय संस्थाको मौज्दात, तरलता र आम्दानीको वृद्धि सन्तोषजनक रहेको छ ।

(ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :

राष्ट्रिय स्तरको यस लघुवित्त वित्तीय संस्थाको आ.व. २०७६/७७ को व्यवसायिक योजना अनुसार ६२ जिल्लामा ५ वटा शाखा/उपशाखा कार्यालयहरु थप गरि जम्मा १४३ शाखा/उपशाखा कार्यालयहरुबाट कुल २ लाख ६९ हजार ३१ विपन्न घर परिवारमा लघुवित्त सेवा पुर्‍याउने लक्ष्य राखेकोमा यस त्रैमासिक अवधिमा १३६ वटा शाखा/उपशाखा कार्यालयहरुबाट कुल २ लाख ४२ हजार २ सय ७७ विपन्न घर परिवारमा लघुवित्त सेवा पुर्‍याई सकेको छ । यस लघुवित्त वित्तीय संस्थाको आ.व. २०७६/७७ को लगानी रहिरहेको कर्जा तर्फ रु. १८ अर्ब ८४ करोड र बचत रु. १० अर्ब २३ करोड पुर्‍याउने लक्ष्य राखेकोमा यस प्रथम त्रैमासिक समीक्षा अवधिसम्ममा लगानीमा रहेको कर्जा रु. १५ अर्ब २९ करोड र बचत रु. ७ अर्ब ९९ करोड पुर्‍याई सकेको छ ।

(ग) आगामी दिनमा कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच कम भएका क्षेत्रहरुलाई विशेष प्राथमिकता दिइने छ ।

(घ) प्रभावकारी व्यवस्थापन सूचना प्रणाली तथा आन्तरिक नियन्त्रण प्रणालीको आधारमा वित्तीय संस्थाले आफ्नो सेवालाई अझ बढी ग्राहकमुखी बनाउँदै मुलुकको एक नेतृत्वदायी लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित हुने लक्ष्य लिएको छ । यसको लागि कर्मचारी तथा ग्राहकको क्षमता अभिवृद्धिमा अरु बढी ध्यान दिइनेछ । हाल भइ रहेको विकेन्द्रीत तथ्याङ्क र सूचना प्रणालीलाई केन्द्रीयकरण गर्न केन्द्रीकृत बैकिङ्ग सफ्टवेयर खरिद गरी कार्यान्वयनमा ल्याइएको छ । चालु आ.व. भित्र सबै कारोबारलाई केन्द्रीकृत सफ्टवेयरमा लगिनेछ ।

(ङ) विगतको अनुभवबाट वित्तीय संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्कालिक असर पार्न सक्ने घटना वा अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : देशमा बढ्दै गरेको लघुवित्त संस्थाहरु बीचको अस्वस्थ प्रतिस्पर्धा र सदस्यहरुको दोहोरोपना आदि कारणबाट वित्तीय संस्थालाई नकारात्मक प्रभाव पर्न सक्ने महसुस भएकोले सोको उचित व्यवस्थापन गरिदै आएको छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण :

(क) समीक्षा अवधिमा वित्तीय संस्थाले कुनैको विरुद्धमा मुद्दा दायर गरेको छैन र वित्तीय संस्थाको विरुद्धमा कुनैले मुद्दा दायर गरेको सूचना प्राप्त भएको छैन ।

(ख) वित्तीय संस्थाका संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको सेयर कारोबार सम्बन्धी विश्लेषण :

(क) धितोपत्र बजारमा भएको यस संस्थाको सेयरको कारोबारमा समय समयमा उतार चढाव देखिएता पनि कारोबारको अवस्था भने सन्तोषजनक रहेको छ ।

(ख) नेपाल स्टक एक्सचेन्ज लि.को वेबसाईट: www.nepalstock.com.np अनुसार समीक्षा अवधिमा वित्तीय संस्थाको सेयरको कारोबार निम्नानुसार रहेको पाइएको छ ।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार भएको कुल दिन	कारोबार संख्या
रु. ९८८/-	रु. ८८०/-	रु. ९१५/-	६३	८५९

५. समस्या तथा चुनौती :

देशमा बढ्दै गइरहेको लघुवित्त संस्थाहरुको संख्या सँगै लघुवित्त कार्यक्रम र यसका सदस्यहरुको बढ्दो दोहोरोपना र कर्मचारीहरुको ड्रपआउट आदिलाई वित्तीय संस्थाले समस्या तथा चुनौतीका रूपमा लिएको छ । वित्तीय संस्थामा रहेको जनशक्तिको उचित व्यवस्थापन, तालिम र समयानुकूल व्यवसायिक रणनीति अपनाई वित्तीय संस्थाले प्रदान गर्ने सेवामा प्रभावकारी र विविधिकरण गर्दै खर्चमा मितव्ययिता अपनाइने छ ।

६. संस्थागत सुशासन :

नेपाल राष्ट्र बैंकबाट संस्थागत सुशासन अभिवृद्धिका लागि जारी गरिएका निर्देशनहरुको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितोपत्र ऐन २०६३ लगायत अन्य ऐन नियमहरुको पालना गरिनुका साथै वित्तीय संस्थाबाट प्रबन्ध पत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, कर्जा अपलेखन विनियमावली, आन्तरिक लेखापरीक्षण निर्देशिका, बचत तथा कर्जा व्यवस्थापन निर्देशिका, सूचना प्रविधि निर्देशिका, सम्पत्ति तथा दायित्व व्यवस्थापन नीति, लगानी नीति, कर्जा नीति बनाई लागू गरिएको छ । व्यवस्थापनको साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ गर्न लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पत्ति शुद्धिकरण अनुगमन समितिले सक्रिय रूपले कार्य गरिरहेका छन् ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु की मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।